

UW–Madison ले योग्य विद्यार्थी र कर्मचारीहरूलाई **COVID-19** को खोप प्रदान गर्ने योजना अन्तिम रूप दिँदै डिसेम्बर १७, २०२०

MADISON — यस हप्ता, विश्वव्यापी महामारीको नौ महिनाको ऐतिहासिक क्षणमा, [पहिलो COVID-19 खोपहरू UW Health](#) आइपुगे। विस्कन्सिन स्वास्थ्य सेवा विभाग (*Wisconsin Department of Health Services*) द्वारा अनुमति कुर्ने क्रममा, विश्वविद्यालय स्वास्थ्य सेवाले (*University Health Services*) खोपको शुरूवाती चरणको, अथवा चरण १क (*Phase 1a*) लागि योग्य हुने **UW–Madison** का फ्रन्टलाइन स्वास्थ्यकर्मी र अन्य व्यक्तिहरूलाई खोप दिने प्रक्रियाको व्यवस्थापन गर्नेछ।

Phase 1a मा **COVID-19** का बिरामीहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका वा भाइरस वा भाइरस नमूनाहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्य सेवा कार्यकर्ताहरू र कर्मचारीहरू समावेश गर्दछ। **UW Health** मा दोहोरो नियुक्ति नभएका तर यी मापदण्डहरूमा सामेल भएका **UW–Madison** का कर्मचारी र विद्यार्थीलाई बुधबार, डिसेम्बर १६ मा *University Health Services* बाट एउटा ईमेल आएको हुनुपर्दछ। *Phase 1a* मा योग्य कर्मचारी र विद्यार्थीहरूले खोप र तालिकाका बारे जानकारीको लागि नियमित रूपमा उनीहरूको wisc.edu ईमेल जाँच गर्नुपर्दछ।

UW Health मा नियुक्ति भएका कर्मचारीहरूलाई **UW Health** को खोपको प्रयासमा सामेल गरिनेछ र **UHS** बाट ईमेल पाउने छैनन्।

माथिका मापदण्ड पूरा भएका *Phase 1a* अन्तर्गत खोप लिन पाउनु पर्ने कसैलाई लाग्दछ र **UHS** बाट शुक्रबार, डिसेम्बर १८ सम्म ईमेल पाएका छैनन् भने uhs@uhs.wisc.edu मा सम्पर्क गर्नुपर्नेछ। विषय लाईनमा “Phase 1a eligibility” लेखेर तपाईंको पूरा नाम, सम्पर्क जानकारी र तपाईंको योग्यताको वर्णन समावेश गर्नुहोला। विस्कन्सिन स्वास्थ्य सेवा विभाग (*Wisconsin Department of Health Services*) द्वारा स्थापित मापदण्डहरू पूरा गर्नेहरू मात्र *Phase 1a* को लागि स्वीकृत हुनेछन्।

उपलब्ध खोपहरू हाम्रो समुदायमा विश्वविद्यालयले समान रूपमा, सुरक्षित र प्रभावकारिताका साथ वितरण गर्न प्रतिवद्ध छ।

चिकित्सा र जनस्वास्थ्य विशेषज्ञहरूको इनपुटको साथ, **UW–Madison** ले व्यक्तिलाई पनि पहिचान गरिरहेको छ जो खोपको अर्को चरणको लागि योग्य हुन सक्दछन्। यी निर्णयहरू खोपको उपलब्धता र विस्कन्सिन स्वास्थ्य सेवा विभाग (*Wisconsin Department of Health Services*) तथा संघीय सरकारको अन्तिम मार्गदर्शनमा निर्भर छन्।

आउने हप्ताहरू र महिनाहरूमा खोप आपूर्ति बढ्ने क्रममा, **UW–Madison** का अझ बढी कर्मचारीहरू र विद्यार्थीहरू योग्य हुनेछन्, त्यही पनि व्यापक खोप उपलब्धता धेरै महिना टाढा हुन सक्दछ।

योग्य हुने सबै व्यक्तिलाई खोप खोज्न प्रोत्साहित गरिन्छ, खोप हालमा अनिवार्य छैन। खोपले सामूहिक प्रतिरोधको क्षमता बढाउन सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ, जहाँ पर्याप्त सङ्ख्याका व्यक्तिहरू **COVID-19** फैलाउने भाइरसबाट सुरक्षित हुन्छन् र कमजोर मानिसमा फैलनबाट रोकिनेछ।

UW–Madison समुदायका सबैले आफ्नो सम्पर्कमा आउने व्यक्तिहरूलाई सुरक्षित राख्न सार्वजनिक ठाउँहरूमा अनुहार ढाक्ने, शारीरिक दूरी कायम राख्ने, आफूले नचिनेको मानिसहरूसँग भेला हुनबाट जोगिने र बारम्बार हात धुने जस्ता कार्यहरूमा निरन्तरता दिनु पर्दछ ।

खोपको बारेमा

Pfizer खोपको सुरक्षा प्रदान गर्न दुई खुराकमा प्रशासित गर्नु पर्दछ । जबकि केही व्यक्तिलाई खोपबाट कुनै साइड इफेक्ट हुने छैन, अरूले टाउको दुख्ने र हल्का ज्वरो आउने जस्ता लक्षणहरू अनुभव गर्न सक्दछन् । यी साइड इफेक्ट र *FAQ* हरूको बारेमा थप जानकारीको लागि, यो वेबसाईट हेर्नुहोला: <https://www.uhs.wisc.edu/medical/covid19vaccine/>.

U.S. Food and Drug Administration ले *Pfizer-BioNTech* को *COVID-19* को खोप आपतकालीन प्रयोग अधिकारप्रदान (*Emergency Use Authorization*) अन्तर्गत डिसेम्बर ११, २०२० मा अनुमति दिएको थियो । कम्पनीले पनि *FDA* लाई आपतकालीन अधिकारप्रदानका लागि आवेदन बुझाएको छ । *UW–Madison* ले यी दुबै खोपहरू पाउन सक्नेछन् र पूरा सुरक्षाअका लागि दुबैको दुईवटा खुराक लगाउनुपर्दछ ।

धेरै अन्य खोपका उम्मेदवारहरू क्लिनिकल परीक्षणहरूमा छन्, जसमा *UW–Madison* र *UW Health* मा *Astra Zeneca* को [एउटा क्लिनिकल परीक्षण चलिरहेको छ](#) ।